



नोभेम्बर १४, २०१६

आदरणीय डिपिएस समुदाय:

हामी दृढ भावनाहरूको समय चलिरहँदा हाम्रा विद्यार्थीलाई ढाडस दिने हाम्रो स्कूलको नेतृत्व र शिक्षक-शिक्षिकाहरूप्रति हामी कृतज्ञता व्यक्त गर्न चाहन्थ्यौं। करिब ९०,००० विद्यार्थीको हाम्रो विविध समुदायमा हामीले धेरै विद्यार्थी र उनीहरूका परिवारहरू चुनावको प्रभावसम्बन्धी तिखा व्यक्तिगत प्रश्न, चासो र डरसँग संघर्ष गरिरहेको महसुस गरेका छौं। हाम्रो स्कूल सुरक्षित स्थान हो, जहाँ विद्यार्थीको जाति, वंश, धर्म र अध्यागमन स्थितिले नानीको शिक्षामा कुनै पनि बाधा-व्यवधान सिर्जना गर्दैन भन्ने सुनिश्चित गर्नु हाम्रो महत्त्वपूर्ण उद्देश्य हो। यो उद्देश्यमा सहायता गर्न हामीले अध्यागमन स्थिति (immigration status) का विषयमा निम्न प्रश्नका जवाफ दिएका थियौं र भेदभाव तथा उत्पीडनबाट उनीहरूको रक्षा गर्ने हाम्रो प्रतिबद्धताबारे प्रष्ट्याउन चाहन्थ्यौं।

**तपाईंका प्रश्नहरूको उत्तर दिइयो:**

**प्रश्न: प्रभाव कागजात नभएको अध्यागमन स्थितिले मेरो बच्चाको शिक्षामा के प्रभाव पार्छ ?**

**उत्तर:** पाउँदैन ! आमा-बाबुको अध्यागमन स्थिति जस्तोसुकै भए पनि छोराछोरीले शिक्षामा बराबर पहुँच हुनु उनीहरूको संवैधानिक अधिकार हो। उक्त अधिकार राष्ट्रपति वा राज्य अथवा संघीय विधायकहरूले खोस्न मिल्दैन।

**प्रश्न: के डेनभर पब्लिक स्कूलसले बच्चाको भर्ना गर्दा उनको वा उसको अध्यागमन स्थिति के हो भनेर सोध्ने गर्छ ?**

**उत्तर:** सोध्दैनौं। विद्यार्थीको अध्यागमन स्थिति पर्वाह नगरी र जाति, छालाको रंग वा मूल राष्ट्रका आधारमा भेदभाव नगरी उनीहरूलाई स्कूल भर्ना गर्नु डिपिएस (DPS) जस्ता सार्वजनिक विद्यालय क्षेत्र (पब्लिक स्कूल डिस्ट्रिक्ट) हरूको दायित्व हो।

**प्रश्न: के स्कूल डिस्ट्रिक्टले कहिल्यै संघीय अध्यागमन अधिकारीहरूलाई हाम्रो विद्यार्थीहरूको अध्यागमन स्थितिबारे जानकारी दिन्छ ?**

**उत्तर:** माथि उल्लेख गरेजस्तै, हामी विद्यार्थी भर्ना हुँदा उनीहरूको अध्यागमन स्थितिबारे सोध्दैनौं। तथापि, यदि हामीलाई विद्यार्थीको अध्यागमन स्थिति कानुनतः नभएकोबारे जानकारी थाहा भए पनि हामी त्यो जानकारी संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (United States Citizenship and Immigration Services; USCIS) लाई दिँदैनौं।

**प्रश्न: डेनभर पब्लिक स्कूलसले कुनै विद्यार्थी वा परिवारलाई उनीहरूको जाति, वंश, धर्म वा मूल राष्ट्रका आधारमा भेदभाव गरिदैन वा सताइँदैन भन्ने सुनिश्चित गर्न के गर्छ ?**

**उत्तर:** डिपिएस समानताको सुनिश्चिततामा गहन विश्वास गर्छ- जुन हाम्रो मुख्य मान्यतामध्येको एक हो । हामीले हाम्रा विद्यार्थी, परिवार वा कर्मचारीहरूलाई जाति, वंश, धर्म वा मूल राष्ट्र र धेरै अरू संरक्षित वर्गहरूका आधारमा भेदभाव वा उत्पीडन नगर्ने नीतिहरू जनादेशका रूपमा स्थापित गरेका छौं ।

**प्रश्न: यदि मैले आफू भेदभाव वा दुर्व्यवहारको शिकार भएजस्तो महसुस गरे भने के गर्नुपर्छ ?**

**उत्तर:** कृपया त्यस्तो व्यवहारबारे तुरुन्त सुपरभाइजर (supervisor), स्कूल नेतृत्व वा सुपरिटेन्डेन्ट (superintendent) लाई उजुरी गर्नुहोस् । उजुरी र चासोहरूलाई बोर्ड पलिसी एसी (Board Policy AC) का फारम तथा विधि-प्रक्रियाहरू (click [here](#)) प्रयोग गरेर गर्न सकिन्छ । हामी हाम्रो स्कूललाई सुरक्षित स्थानका रूपमा कायम राख्नका लागि आश्वस्त पार्न उक्त उजुरी धेरै गम्भीरताका साथ लिन्छौं ।

**प्रश्न: यदि म वा मेरो परिवार कानुनी अध्यागमन स्थितिमा बसेका छैनौं भने चुनावको तत्काल प्रभाव के हुनेछ ?**

**उत्तर:** आगामी राष्ट्रपतिले जनवरी २०१७ मा कार्यभार सम्हाल्नुअघि यहाँको अध्यागमन कानूनमा कुनै परिवर्तन हुनेछैन । र त्यसपछि पनि, अध्यागमन कानून विधायिकाद्वारा पारित गरिन्छन् र त्यसमा पनि कुनै तरिकाले अध्यागमन कानूनमा कुनै पनि परिवर्तन गर्नेछ भन्ने निश्चित छैन ।

**प्रश्न: यदि म डिएसिए (DACA) पाउने व्यक्ति हुँ भने के हुन्छ त ?**

**उत्तर:** बाल्यावस्था आगमनमा कारवाही मिनाहा (Deferred Action for Childhood Arrivals; DACA) को व्यवस्था राष्ट्रपतिको आदेशमा आधारित छ । नयाँ राष्ट्रपतिले नै उक्त आदेश खारेज गर्ने विकल्प रोज्न सक्नुहुन्छ । यदि तपाईं डिएसिए पाउने व्यक्ति हुनुहुन्छ भने अहिलेका लागि तपाईंका लागि राम्रो अध्यागमन स्थिति अवस्था फेला पार्न अध्यागमनसम्बन्धी काम गर्ने वकिललाई भेट्ने सोच बनाउनुहोस् । थप जानकारी यहाँ [here](#) पाउन सकिन्छ ।

**प्रश्न: यदि मैले मेरो अध्यागमन अधिकार बुझ्न चाहें भने के गर्नुपर्छ ?**

**उत्तर:** अध्यागमनसम्बन्धी काम गर्ने वकिलहरूले मात्र तपाईंको अध्यागमन स्थितिबारे र कसरी तपाईं कुन कानुनी अधिकारहरूको बाटो हुँदै अधिबढ्न सक्नुहुन्छ भनेर सही सल्लाह दिन सक्छन् । तपाईंको आफ्नो सुरक्षाका लागि कुख्याती ([notarios](#)) वा अरू जो प्रमाण-पत्र नभएका अध्यागमनसम्बन्धी काम गर्ने वकिलहरूसँग सल्लाह नलिनुहोस् । उपलब्ध श्रोतहरूको सूची यहाँ [here](#) पाउन सकिन्छ । त्यसैगरी अमेरिकी अध्यागमन वकिल संस्थान (American Immigration Lawyers Association) मा आवद्ध अध्यागमनसम्बन्धी काम गर्ने वकिलहरू यहाँ [here](#) (अंग्रेजी / English) or यहाँ [here](#) (स्प्यानिश / Spanish) फेला पार्न सक्नुहुन्छ ।